



धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड

DHAULAGIRI LAGHUBITTA BITTIYA SANSTHA LIMITED

नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त "घ" वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था

केन्द्रीय कार्यालय, बागलुङ

फोन नं. ९७७-०६८-२०२०५/५२४३५९

कर्जाको व्याजदर सम्बन्धी सूचना !!!



मिति २०८३/०३/३१

नेपाल राष्ट्र बैंकबाट घ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०८२ को निर्देशन नं.१४ को बुदा नं. २ मा कर्जाको व्याजदर सम्बन्धी व्यवस्थामा भएको संसोधन बमोजिम यस संस्थाको चैत्र देखि जेष्ठ सम्मको औषत आधारदर १३.६८ रहेको र उक्त औषत आधारदरमा ३ प्रतिशत प्रिमियम थप गर्दा १६.६८ प्रतिशत हुन जाने तथा २०८२ जेष्ठ महिनाको वाणिज्य बैंकहरूको औषत आधारदर ४.८८ प्रतिशत रहेकोमा उक्त औषत आधारदर ४.८८ मा ९ प्रतिशत प्रिमियम थप गर्दा १३.८८ प्रतिशत रहने हुँदा संस्थाबाट २०८३ श्रावण १ गते देखि असोज मसान्तसम्म प्रवाह हुने कर्जामा संस्थाले लिने वार्षिक व्याजदर तपशिल बमोजिम कायम गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवाला तथा ग्राहक सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

क्र.सं.	कर्जाको प्रकार	परिवर्तनशिल व्याजदर (आधार दर + प्रिमियम)			स्थिर व्याजदर %
		आधारदर %	प्रिमियम %	व्याजदर %	
१	साधारण कर्जा	१३.६८	०.२०	१३.८८	१३.८८
२	मौषमी कर्जा	१३.६८	०.२०	१३.८८	१३.८८
३	वैकल्पिक उर्जा कर्जा	१३.६८	०.२०	१३.८८	१३.८८
४	धौलागिरी स्वरोजगार कर्जा	१३.६८	०.२०	१३.८८	१३.८८
५	व्यवसाय कर्जा	१३.६८	०.२०	१३.८८	१३.८८
६	अनुशासन कर्जा	१३.६८	०.२०	१३.८८	१३.८८
७	धितो कर्जा	१३.६८	०.२०	१३.८८	१३.८८

नोट :

- नियामक निकाय नेपाल राष्ट्रबैंकबाट जारी निर्देशन अनुसार आधारदर समय समयमा परिवर्तन हुनसक्ने भएकोले उल्लेखित व्याजदरहरू समेत आवधिक रूपमा परिवर्तन हुनेछ ।
- यस वित्तीय संस्थाले मिति २०८२/०४/०१ भन्दा अगाडी प्रवाह भई हाल बक्यौता रहेको कर्जाको हकमा व्याजदर वार्षिक १५ प्रतिशत नै कायम रहनेछ । साथै २०८२/०४/०१ देखि २०८३/०३/३२ सम्म लगानी भएका कर्जाहरूको सम्बन्धित त्रयमासमा प्रकाशित व्याजदर र प्रिमियमको हिसावले व्याजदर कायम रहनेछ ।
- ग्राहक सदस्यहरूले कर्जा माग गर्दा परिवर्तनशिल व्याजदर वा स्थिर व्याजदर मध्ये कुनै एक व्याजदर छनोट गर्न सक्नेछन् ।
- परिवर्तनशिल व्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जा प्रस्तावपत्र/कर्जा माग फाराम र तमसुकमा उल्लेख गरिएको प्रिमियमदर कर्जा भुक्तानी अवधिभर परिवर्तन हुने छैन ।
- स्थिर व्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जा प्रस्तावपत्र/कर्जा माग फाराम र तमसुकमा उल्लेख गरिएको व्याजदर कर्जा भुक्तानी अवधिभर परिवर्तन हुने छैन ।
- सदस्यको बचत खातामा प्रदान गरिने व्याज वार्षिक ७.५० प्रतिशत देखि अधिकतम ८.३७ प्रतिशत कायम रहेको छ ।
- अन्य व्यवस्था तथा शर्तहरू नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन बमोजिम हुनेछ ।